

नेपाली / NEPALI

विषय: COVID-19 को बिदा मे १ सम्म बढाइएको
लागि: सबै कर्मचारीहरू
पोष्ट गरिएको: COVID-19 को वेबसाईट; आवश्यक भएमा OHR मा
पठाउने: Mark Walters

===

UW-Madison का सबै कर्मचारीहरू:

COVID-19 विश्वव्यापी महामारीको स्थानीय र राष्ट्रिय अपडेटहरूसँग हाम्रो समुदायले प्रतिक्रिया दिइरहेको क्रममा हाम्रो व्यक्तिगत र व्यावसायिक जीवनमा जारी रहेको ठूलो अनिश्चिततालाई हामीले चिनेका छौं। यस भाइरसले हामे प्रत्येकलाई कुनै न कुनै तरिकाले असर गरिरहेको छ। हामी यसमा साथ छौं, र मलाई आशा छ कि यस पत्राचारको जानकारीले हाम्रो समुदायका सबै सदस्यहरूलाई केही सान्त्वना प्रदान गर्दछ।

हामीले असर परेका कर्मचारीहरूको लागि हाम्रो COVID-19 को तलब पाउने बिदा सुविधा मे १ सम्म बढाएका छौं। यदि कुनै कर्मचारी COVID-19 सम्बन्धित समस्याहरूका कारण काम गर्न सक्दैनन्, जसमा घरबाट काम गर्न नसक्ने कुरा पनि समावेश छ, भने यसले थप तलब पाउने बिदा प्रदान गर्दछ।

कृपया पुरा संशोधित COVID-19 विश्वव्यापी महामारी कर्मचारी कार्यस्थल र बिदा नीति [यहाँ](#) हेर्नुहोला।

हाम्रो मौलिक नीतिले COVID-19 विश्वव्यापी महामारी सम्बन्धी बिदाका लागि कर्मचारीहरूलाई ८० घण्टाको बिदा कोष प्रदान गरेको थियो। यो बढाइएको नीतिले अब मे १ सम्म बिदा प्रदान गर्दछ र एक निश्चित सङ्ख्यामा सीमित छैन। यही सुविधा सबै UW प्रणाली संस्थाहरूका कर्मचारीहरूलाई प्रदान गरिएको छ।

थपमा, कुनै नचलाइएको बाँकी रहेको *vacation carryover* हरूको यो वर्ष म्याद सक्किँदैन, जसरी सामान्यतया जुन ३० (संकाय, शैक्षिक कर्मचारी, वा सीमित कर्मचारीहरू) वा डिसेम्बर ३१ मा (युनिभर्सिटी कर्मचारीहरू) सक्किने थियो। यसको सट्टामा, तपाईंको बाँकी रहेका *vacation carryover* हरू थप वर्षको जून ३०, २०२१ वा डिसेम्बर ३१, २०२१ सम्म उपलब्ध हुनेछन्।

गभर्नर Evers को [घरमै सुरक्षित \(Safer at Home\)](#) आदेश अन्तर्गत जसरी हामी सामाजिक दूरीको पालना गर्दैछौं, हामी आशा गर्दछौं कि सबैजना स्वस्थ र सुरक्षित रहनुभएको छ। हामी तपाईंलाई समर्थनका लागि UW-Madison समुदायमा भर पर्न र उपलब्ध संसाधनहरूको फाइदा उठाउन प्रोत्साहन गर्दछौं:

- [COVID-19 सम्बन्धित डर र चिन्ता सम्बोधन गर्नका लागि गाईड](#)
- [गोपनीय परामर्श र सल्लाह](#)
- [घरबाटै काम गर्नको लागि संसाधनहरू](#)
- [दूरीमा संस्थागत प्रभावकारिताका लागि सुझावहरू](#)

क्याम्पस संसाधन र अपडेटहरूको पूर्ण सूचीको लागि कृपया UW-Madison को [COVID-19 वेबसाईटमा](#) हेर्नुहोला।

यदि तपाईंसँग केही प्रश्नहरू छन् भने, कृपया तपाईंको सुपरभाईजर वा मानव संसाधन अधिकारीलाई सम्पर्क गर्नुहोला।

स्वस्थ रहनुहोस्,

Mark Walters

मानव संसाधनका प्रमुख अधिकारी

UW-Madison